



नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

## महालक्ष्मी नगरपालिका कार्यालय, ललितपुर

### ब्याकहो लोडर सप्लाई सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७३/०९/२२ राजधानी दैनिकमा प्रकाशित

उल्लिखित आपूर्ती कार्य गर्नको लागि यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र बोलपत्र खरिद गरी ३१ औं दिनको १२:०० बजेसम्म बुझाई सक्ने गरी सम्बन्धित कार्यमा योग्य फर्महरूवाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यस सम्बन्धीत विस्तृत विवरण तथा **Bid Documents** महालक्ष्मी नगरपालिका कार्यालय, ललितपुर तथा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट खरिद गर्न र बुझाउन सकिनेछ। बोलपत्र खरिदको लागि रु.१,०००/-) फिर्ता नहुने गरी (कार्यालयमा नगदै वा नेपाल बैङ्क लिमिटेड, गावहाल, ललितपुरमा रहेको यस कार्यालयको राजस्व खाता नं. ग-४-३-५१/०१८०३०००००००४००३००२ मा भौचरबाट जम्मा गर्न सकिनेछ । बोलपत्रसाथ तोकिएको जमानत रकमको कम्तिमा १२० दिनको बैङ्क जमानत वा नेपाल बैङ्क लिमिटेड, गावहाल ललितपुरमा रहेको कार्यालयको धरौटी खाता नं. ग-३-५१/०१८०३०००००००३०००००७ मा रकम जम्मा गरेको सक्कल भौचर संलग्न हुनुपर्नेछ ।

सि.नं.	कामको विवरण	आवश्यक संख्या	बैङ्क जमानत रकम
१	ब्याक हो लोडर सप्लाई GON/G/NCB/Lalitpur/MAHALAXMI/03/072/73)	१ (एक)	रु. १,०५,०००/-/-

सम्पर्क: महालक्ष्मी नगरपालिका कार्यालय, ललितपुर

प्रमुख एवं कार्यकारी अधिकृत



नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

## महालक्ष्मी नगरपालिका कार्यालय, ललितपुर

### ब्याकहो लोडर सप्लाई सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०७३/०१/२२

यस नगरपालिका कार्यालयका लागि सवारी ब्याकहो लोडर खरीद गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामका लागि इजाजत प्राप्त इच्छुक ब्यबसायीहरूबाट अधिकृत बिक्रेता वा कम्पनीबाट निम्न शर्तहरूको अधिनमा रही रीतपूर्वक शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

१. बोलपत्र फारमा खरीद गर्ने इच्छुक ब्यबसायीहरू वा कम्पनीले सम्बन्धीत फर्मको लेटर प्याडमा अधिकार प्राप्त ब्यक्तिले दस्तखत गरेको लिखित निबेदन पत्र साथ आ.व.०७२/७३ का लागि नबिकरण भएको फर्म वा कम्पनीको प्रमाण पत्र मुअकर दर्ता प्रमाणपत्र साथै आ.व.०७१/७२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि उत्पादकबाट आधिकारी प्रमाण पत्रको प्रामाणित प्रतिलिपि साथै तल उल्लेखित नगद रकम पछि फिर्ता नहुने गरी यस कार्यालयको आर्थिक प्रशासन वा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा बुझाई यो सूचना प्रथम पटक प्रकाशित मितिले ३० दिनसम्म कार्यालय सयमभित्र यस कार्यालयको आर्थिक प्रशासन शाखा र जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट खरीद गर्ने सकिने छ ।

२. खरीद गरिएका बोलपत्रहरू यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिनको दिउँसो १२ वजे भित्र यस नगरपालिका कार्यालयको नाममा सम्बोधन गरी ठेक्का नम्बर बोलपत्रवालाको नाम, ठेगाना र फोन नं समेत स्पष्ट खुलाई फर्मको छाप लगाई शिलबन्दी लाहाछाप गरी यस कार्यालयको आर्थिक प्रशासन शाखामा दर्ता गराउन सकिने छ ।

३. बोलपत्र सम्बन्धी कागजात दाखिला गर्दा सूचना तथा बोलपत्र पुस्तिकामा उल्लेख भए वमोजिमका कुराहरू खुलेको प्रमाण बोलपत्रसाथ अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । उल्लेखित मुल्यांकनका आधारहरू पुरानगर्ने बोलपत्रदाताहरूको बोलपत्र स्वीकृत गरिने छैन ।

४. दर्ता भएको बोलपत्र सीही दिनको २ वजे बोलपत्र दर्ता गर्ने फर्महरूको सम्बन्धीत ब्यक्ति वा निजको अधिकार प्राप्त प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । बोलपत्र खोल्दा निजको प्रतिनिधि उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र दर्ता तथा खोलिने दिन सार्वजनिक बिदामा पर्न गएमा लगत्तै कार्यालयको खुलेको दिनको सोही अनुसारको समयमा दर्ता गर्ने र खोल्ने कार्य हुनेछ ।

५. बिल अफ क्वान्टिटिमा निर्दिष्ट भए अनुसार जम्मा कबुल रकम उल्लेख गरी सो रकममा मुल्य अभिवृद्धि कर समेत जोडी कुल जम्मा अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखेको मान्य हुनेछ ।

६. शिलबन्दी बोलपत्रसाथ जमानत वापत आफुले बोलपत्रमा कबुल गरेको रकमको कम्तिमा ३ प्रतिशतले हुन आउने रकमा नघटाई नेपाल बैक लिमिटेड, गावहाल शाखामा संचालित यस नगरपालिकाको धरौटी खाता नं ग/३/१८०/०१८०३०००००००३०००००७ धरौटीमा नगद जम्मा गरेको सक्कल बैक भौचर वा नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त बैकबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्र पेश गर्ने अन्तिम

मितिवाट १२० दिन सम्म म्याद भएको जमानी पत्र (बिड बण्ड) समावेश भएको हुनु पर्नेछ । अन्यथा बोलपत्र अयोग्य मानिनेछ ।

७. बोलपत्रदाता गर्ने फर्महरूले बोलपत्र पुस्तिकामा संलग्न भएको (स्पेशीफिकेशन) तथा अन्य ब्यहोरा स्पष्ट रूपमा पढी मात्र सही छाप गरी पेश गर्नुपर्नेछ । शिलबन्दी बोलपत्रदाताको ग्राह्यता प्रमाणित गर्ने कागजातहरू सिलबन्दी बोलपत्रउपर कूनै कारवाही गरिने छैन ।

८. रित नपुगेको म्याद नाघी प्राप्त भएको, केरमेट भई अंक र अक्षर नबुझी बोलपत्रदाताको हस्ताक्षर नभएको वा सिलबन्दी नभएको बोलपत्र उपर कूनै कारवाही गरिने छैन ।

९. बोलपत्र स्वीकृत गर्ने/नगर्ने वा आंशिक रूपमा सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

१०. अन्य कुराहरू स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ सार्वजनिक खरीद ऐन, २०६३ नियमावली, २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ अन्य थप जानकारीको लागि यस नगरपालिका कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

सि. नं.	कामको विवरण	आवश्यक संख्या	बैङ्क जमानत रकम
१	ब्याक हो लोडर सप्लाई MAHALAXMI/LALITPUR/G/NCB/ 03/072/73)	१ (एक)	रु. १,०५,०००/-

प्रमुख एवं कार्यकारी अधिकृत